

# करदाता मेनु

## (TAX PAYER MENU)

आन्तरिक राजस्व कार्यालय, ठमेल

(सेवा क्षेत्र: का.म.न.पा. वडा नं. १७, १८, २५ र २७)

☎ 01-4533014, 4533414

website: <https://ird.gov.np/branch/iro-thamel>

Facebook Page: Inland Revenue Office Thamel

# करदाता मेनु

## आन्तरिक राजस्व कार्यालय, ठमेल

(कार्य क्षेत्र का.म.न.पा. वडा नं.१७,१८,२५ र २७)

### विषय सूची

- १.कार्यालय सम्बन्धि संक्षिप्त परिचय..... पेज नं १
- २.कुन कार्यका लागि कुन शाखामा सम्पर्क गर्ने..... पेज नं १
- ३.स्थायी लेखा नम्बर (PAN) दर्ताका लागि आवश्यक कागजातहरु
- क. निकाय/संस्थाको हकमा आवश्यक कागजातहरु..... पेज नं. २
- ख. प्रोपराईटरसिप फर्म/व्यक्तिगत व्यवसायको हकमा आवश्यक कागजातहरु..... पेज नं. ३
- ग. साझेदारी व्यवसायको हकमा आवश्यक कागजातहरु..... पेज नं. ३
- घ. संयुक्त उपक्रम (Joint Venture) को हकमा आवश्यक कागजातहरु..... पेज नं. ४
- ङ. व्यक्तिगत स्थायीलेखा नं. (Personal PAN) दर्ताका लागि आवश्यक कागजातहरु .... पेज नं. ४
- च. सरकारी/संस्थागत स्थायीलेखा नं. दर्ताका लागि आवश्यक कागजातहरु..... पेज नं. ५
४. कम्प्युटर बिलिड सम्बन्धि सेवा लिने प्रक्रिया ..... पेज नं. ५
- ५.दर्ता, संशोधन तथा खारेजीका लागि कार्यालयबाट सेवा लिने प्रक्रिया..... पेज नं. ८
- ६.कर चुक्ताका लागि आवश्यक कागजात तथा प्राप्त गर्ने प्रक्रिया..... पेज नं. १२
- ७.अनतःशुल्क इजाजत पत्र दर्ता/नविकरण गर्ने प्रक्रिया ..... पेज नं. १४
- ७.संकलन शाखा..... पेज नं. १६
- ८.कर परिक्षण तथा अनुसन्धान शाखा..... पेज नं. १६

## आन्तरिक राजस्व कार्यालय. ठमेल संक्षिप्त परिचय

नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभाग (लाजिम्पाट,काठमाडौं) अन्तर्गत राजस्व संकलन तथा परिचालन गर्ने उद्देश्यसाथ हाल सम्म मुलुक भरि १ ठुला करदाता कार्यालय (हरिहरभवन,ललितपुर), १ मध्यम स्तरिय कार्यालय (बबरमहल,काठमाडौं), ४३ ओटा आन्तरिक राजस्व कार्यालय र ३९ करदाता सेवा कार्यालय गरी जम्मा ८४ वटा कर कार्यालय स्थापना भई कर प्रशासनका रूपमा क्रियाशिल रहेका छन, जस मध्ये आन्तरिक राजस्व कार्यालय, ठमेल समेत एक हो। यस कार्यालयको सेवाक्षेत्र का.म.न.पा.को वडा नं.१७(क्षेत्रपाटी, कालधारा, ढल्को), वडा नं. १८ (नरदेवी, बाङ्गेमुढा), वडा नं.२५ (असन, मासांगल्ली, जनबहाल) र वडा नं.२७ (कान्तीपथ, ज्याठा, ठहिटी) रहेको छ। यस कार्यालयमा कार्यजिम्मेवारी विशिष्टिकरणका हिसाबले करदाता सेवा शाखा, संकलन शाखा, कर परिक्षण तथा अनुसन्धान शाखा रहेका छन्।

### कुन कार्यका लागि कुन शाखामा सम्पर्क गर्ने ?

कार्य प्रकृती	शाखा	कार्य सम्पादन हुने कक्ष नं.	गुनासो सुत्रे अधिकारी
स्थायी लेखा नं. (PAN) जारी, विवरण संशोधन, कर चुक्ता, ठाँउसारी, कर शिक्षा कार्यक्रम आदि	करदाता सेवा शाखा	१००, १०१, १०२, १०३, १०४, १०५, १०९	सम्बन्धित शाखा प्रमुख अथवा कार्यालय प्रमुख (कार्यकक्ष नं. २०१)
बक्यौता लगत कट्टा, भौचर संशोधन, संकलन भ्रमण आदि	संकलन शाखा	१०८, ११०, ११२, ११४	
कर परिक्षण तथा अनुसन्धान, बजार अनुगमन	कर परिक्षण तथा अनुसन्धान शाखा	समूह क: ३०३ समूह ख: ३०१ समूह ग: ३०४	

## करदाता सेवा शाखा

### PAN दर्ता (प्राप्त) प्रक्रियाका लागि आवश्यक कागजातहरू

#### क. निकाय/संस्थाको हकमा आवश्यक कागजातहरू:

- कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको कम्पनि दर्ताप्रमाणपत्रको प्रतिलिपी (प्रा.लि. को लागि)/जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी (संस्थाको हकमा)
- प्रवन्धपत्र/नियमावली वा विधान
- संचालक,संचालक समितिका सदस्यहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- संचालक तथा संचालक समितिहरूको बैठक माईन्यूट
- घरबहाल सम्झौता पत्र
- घरधनीको परिचय खुल्ने प्रमाणपत्र जस्तै:पानी, बत्ती, टेलीफोन, लालपुर्जाको प्रतिलिपी
- रु.१० टिकट सहितको निवेदन तथा फारम (फारम Online मा करदाता स्वयंमले भर्न पनि सकिने)
- निकाय/संस्थाको छाप
- कारोबार स्थल देखिने नक्सा
- संचालक समितिको बैठक माईन्यूटमा तोकेको व्यक्तिले Personal PAN अनिवार्य लिई सम्बन्धित करदाता सेवा कार्यालय वा आ. रा. का. मा स्वयंम् व्यक्ति अनिवार्य उपस्थित हुनुपर्ने ।

**ख. प्रोपराईटरसिप फर्म/व्यक्तिगत व्यवसायदर्ताको लागि आवश्यक कागजातहरू:**

- कुनै निकाय (वडा, घरेलु तथा साना उद्योग वाणिज्य)को कार्यालय दर्ता भएको व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपी
- सम्बन्धित व्यक्तिको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
- घरबहाल सम्झौता पत्र र घरधनीको परिचय खुल्ने प्रमाणपत्र जस्तै:पानी बत्ती टेलीफोन लालपुर्जाको प्रतिलिपी
- रु.१० टिकट सहितको निवेदन तथा फारम(फारम Online मा करदाता स्वयंमले भर्न पनि सकिने)
- यदि पहिला नै Personal PAN बनाईएको छ भने त्यसलाई नै व्यवसायमा रूपान्तरण गर्न सकिने ।
- स्वयंम् व्यक्ति उपस्थित हुनुपर्ने ।

**ग. साझेदारी व्यवसाय दर्ताको लागि आवश्यक कागजातहरू:**

- कुनै निकाय (सम्बन्धित वडा कार्यालय, घरेलु तथा साना उद्योग, वाणिज्यको कार्यालय)मा दर्ता भएको व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपी
- सम्बन्धित साझेदारी व्यक्तिहरूको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
- साझेदारी व्यवसाय हो भनि सम्बन्धि निकायले दिएको साझेदारीको प्रमाण पत्र
- घरबहाल सम्झौता पत्र
- घरधनीको परिचय खुल्ने प्रमाणपत्र जस्तै:पानी बत्ती टेलीफोन लालपुर्जाको प्रतिलिपी
- रु.१० टिकट सहितको निवेदन तथा फारम (फारम Online मा करदाता स्वयंमले भर्न पनि सकिने)
- निकाय/संस्थाको छाप
- कारोबार स्थल देखिने नक्सा

- संचालक समितिको बैठक माईन्यूटले तोकेको व्यक्तिले Personal PAN अनिवार्य लिई सम्बन्धित करदाता सेवा कार्यालय वा आन्तरिक राजस्व कार्यालयमा स्वयंम् व्यक्ति अनिवार्य उपस्थित हुनुपर्ने ।

घ. संयुक्त उपक्रम (Joint Venture) दर्ताको लागि आवश्यक कागजातहरू:

- कुनै निकायबाट प्राप्त भएको सम्झौता पत्र (सकल)
- समयावधि खुलेको जे.भि. सम्झौता पत्र
- जे.भि. पार्टनरहरूको कुनै निकायमा दर्ता (कम्पनी रजिष्ट्रार, वाणिज्य विभाग, घरेलु तथा साना उद्योग) भएको प्रमाण पत्रहरूको प्रमाणित प्रतिलिपीहरू(पछिल्लो आ.व. सम्मको नविकरण भएको हुनुपर्ने)
- स्थायी लेखा नं. प्रमाण पत्रको प्रतिलिपी
- अघिल्लो आ.व.को करचुक्ता प्रमाण पत्रको प्रतिलिपी
- सम्बन्धित जे.भि. पार्टनरहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- घरबहाल सम्झौता पत्र
- घरबेटीको विवरण खुल्ने प्रमाणपत्र जस्तै:पानी/बत्ती /टेलीफोन/लालपुर्जाको प्रतिलिपी
- रु.१० टिकट सहितको निवेदन तथा फारम
- निकाय/संस्थाको छाप
- कारोबार स्थल देखिने नक्सा

ड. व्यक्तिगत स्थायी लेखा नं. (Personal PAN) दर्ताका लागि आवश्यक

कागजातहरू:

- सम्पूर्ण विवरण भरेको अनलाईन विवरण/ Submission No.  
अथवा
- नागरिकताको प्रतिलिपी (स्वयं उपस्थिति), एक प्रति पासपोर्ट साईज फोटो, रु१० को हुलाक टिकट

### च. सरकारी/संस्थागत स्थायीलेखा नं. दर्ताका लागि आवश्यक कागजातहरू:

- सरकारी निकायको लेटर प्याडमा संस्थागत स्थायी लेखा नं (WPAN) दर्ताका लागि निवेदन पत्र
- दर्ता गर्न आउने व्यक्तिलाई कार्यालयको छाप सहित अख्तियारनामा पत्र

### कम्प्युटर बिलिङ सम्बन्धि सेवा लिने प्रक्रिया

#### ❖ कम्प्युटर बिजक जारी गर्ने अनुमति लिनको लागि पेश गर्नुपर्ने आवश्यक कागजातहरू:

- यस कार्य गर्ने अख्तियारी प्राप्त व्यक्तिको नामको अख्तियारनामा पत्र र सम्बन्धित व्यक्तिको परिचयपत्रको फोटोकपी (अख्तियारवालाको हस्ताक्षर र सम्पर्क नं. अनिवार्य उल्लेख गर्नुपर्ने),
- आन्तरिक राजस्व विभागको वेबसाइटको Taxpayer portal मा Electronic billing भित्र Electronic Billing User Permission मा गई सम्पूर्ण विवरण भरी सो को प्रिन्ट गरी सहिछाप गरिएको निवेदन (अनुसूची ३),
- करदाताले प्रयोग गर्न लागेको सफ्टवेयर आन्तरिक राजस्व विभागमा सूचीकृत भएको हुनुपर्ने (यदि साविकमा आन्तरिक राजस्व विभागबाट सफ्टवेयर प्रमाणीकरणको पत्र पाएको भए सो को प्रतिलिपी समेत)
  - क. उत्पादक/वितरकको हकमा: अनुसूची १
  - ख. प्रयोगकर्ताको हकमा: अनुसूची २
- सफ्टवेयरको युजर म्यानुअल,
- डाटा संशोधन गरे/नगरेको विश्वसनियता सुनिश्चित गर्नका लागि अपनाइएको विधी विस्तृत रूपमा खुलाइएको विवरण,

- डाटा ब्याकअप तथा रिक्भरीको व्यवस्था के कसरी गरिएको छ सो खुलेको विवरण,
- System Architecture Detail,
- स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपी (सफ्टवेयर वितरक र करदाता दुबैको),
- कम्पनी वा फर्म दर्ता प्रमाण पत्रको प्रतिलिपी (सफ्टवेयर वितरक र करदाता दुबैको),
- गत आ.ब.को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपी (सफ्टवेयर वितरक र करदाता दुबैको),
- सफ्टवेयरको आधिकारिक Set up file राखिएको Pen Drive मा २० वटा विजकको नमुना (Sample) डाटा Excel file मा भरी पेश गर्ने, (करदाता र सफ्टवेयर कम्पनी दुबैको),
- अनुसूची ३ को ६(क) र (ख) बमोजिमको अन्य कागजातहरू:
  - क. विजकमा पहिलो प्रति "कर विजक" र दोस्रो प्रति "बिजक" प्रिन्ट भएको प्रति
  - ख. सोही विजकको Reprint गरिएको र सो मा Copy of Original (१) र Copy of Original (२) को प्रिन्ट भएको प्रति
  - ग. Details Sales Report
  - घ. Credit Note/Debit Note जारीको प्रति
  - ङ. विजक रद्ध गरेको प्रति
  - च. Audit Trail Report
  - छ. CBMS को Test Server मा Sync भएको Materialized View को Report
  - ज. सर्भर र विलिड कम्प्युटरको MAC Address,
  - झ. सर्भर र विलिड कम्प्युटरको System Information (dxdiag)
  - ञ. Date Master Sales Table मा Data Delete र Update गर्दा डाटा मेट्न र अपडेट गर्न नमिल्ने म्यासेज को प्रिन्ट



- विद्युतीय विजक सम्बन्धी कार्यविधी, २०७४ (दोस्रो संशोधन) को अनुसूची २ बमोजिमको सफ्टवेयर उत्पादक/वितरकले जारी गरेको सक्कल स्वीकृति पत्र,
  - विद्युतीय विजक सम्बन्धी कार्यविधी, २०७४ (दोस्रो संशोधन) को अनुसूची ७ बमोजिमको ढाँचाको सम्झौता पत्रमा दुवै पक्षले सहिछाप गरी पेश गर्ने (क्लाउड बेस भए त्रीपक्षिय सम्झौता),
  - सफ्टवेयर बिक्रेताले जारी गरेको बिक्री बिलको प्रतिलिपी,
  - प्रयोग गरिने सफ्टवेयरले विद्युतीय विजक सम्बन्धी कार्यविधी, २०७४ मा उल्लिखित सम्पूर्ण शर्त तथा मापदण्डहरू पुरा गरेको हुनुपर्ने,
  - विद्युतीय विजक सम्बन्धी कार्यविधी, २०७४ आन्तरिक राजस्व विभागको Website <https://www.ird.gov.np/public/pdf/1491134985.pdf> बट Download गरी हेर्न तथा प्रिन्ट गर्न सकिनेछ।
- ❖ माथि उल्लेखित सम्पूर्ण कागजातहरू फाईलमा संग्रहित गरी कम्प्युटर बिलिडको निवेदनमा रु.१० को टिकट टाँस गर्ने,
  - ❖ कक्ष नं. १०२ मा विवरण तथा कागजातहरू रुजु गराउने,
  - ❖ कक्ष नं. २०१ (कार्यालय प्रमुखकोमा) मा तोक लगाउने,
  - ❖ कक्ष नं. १०० मा दर्ता गराउने,
  - ❖ कक्ष नं. १०२ मा गई बाँकी सेवा लिने।

## दर्ता, संशोधन तथा खारेजीका लागि कार्यालयबाट सेवा लिने प्रक्रिया

### १.व्यक्तिगत स्थायीलेखा नं. दर्ता/प्राप्त गर्ने प्रक्रिया:

- ✓ अनलाईन विवरण भरी Submission No लिने/प्राप्त गर्ने
- ✓ १०१ वा १०८ वा १०२ नं. कक्षमा गई तोक तथा Verify गराउने
- ✓ १०३, १०४, वा १०५ नं. मा गई व्यक्तिगत पानको कार्ड प्रिन्ट गराई बुझिलिने।

### २.व्यवसायिक स्थायीलेखा नं. दर्ता/प्राप्त गर्ने प्रक्रिया:

- ✓ आवश्यक कागजात पुर्ण रूपमा तयार गर्ने
- ✓ अनलाईन निवेदन भरी Submission No प्राप्त गर्ने अथवा कक्ष नं. १०० बाट व्यवसाय दर्ता फर्म प्राप्त गरि यथार्थ विवरण भर्ने
- ✓ १०१ वा १०८ नं. बाट विवरणमा तोक लगाउने
- ✓ १०० नं. बाट दर्ता गराउने
- ✓ १०७ नं. कक्षमा गई Biometric दर्ता गराउने
- ✓ १०१ वा १०८ नं. मा गई Verify गराई पान नं प्राप्त गर्ने
- ✓ १०३, १०४, वा १०५ नं. मा गई पान कार्ड (स्थायी लेखा नम्बर प्रमाणपत्र) प्राप्त गर्ने

### ३.पान कार्डमा भएको विवरण संशोधन गर्ने प्रक्रिया:

- ✓ संशोधन गर्न आवश्यक प्रमाण र के किन संशोधन गर्नु पर्ने हो सो को सहि व्यहोरा सहित निवेदन तयार गर्ने (जस्तै: नागरिकताको फोटोकपी, सक्कल प्यान कार्ड, निवेदन),

- ✓ कक्ष नं. १०१ वा १०८ मा गई तोक लगाउने,
- ✓ कक्ष नं. १०० मा निवेदन दर्ता गराउने,
- ✓ कक्ष नं. १०३, १०४, वा १०५ बाट विवरण संशोधित विवरण प्रविष्ट गर्न लगाउने
- ✓ कक्ष नं.१०१ वा १०८ बाट verify गराई १०३, १०४, वा १०५ नं. बाट नयाँ व्यहोरा सहितको पान कार्ड प्राप्त गर्ने।

#### ४.व्यावसायिक स्थायीलेखा नं. दर्ता खारेजी गर्ने प्रक्रिया:

- ✓ व्यावसायिक स्थायीलेखा नं. बन्द गर्दा क्रमशः अन्तःशुल्क, भ्याट र आयकर खारेजीका लागि चरणबद्ध रूपमा छुट्टा छुट्टै निवेदन पेश गर्नुपर्दछ। सो प्रक्रिया तपसिल बमोजिम उल्लेख गरिएको छः

#### क. अन्तःशुल्क दर्ता खारेजी गर्ने प्रक्रिया:

- बन्द गर्ने मिति/आ.ब. सम्मको अन्तःशुल्क विभागको वेवसाईट मार्फत नवीकरण गरिसकेको हुनुपर्ने,
- सुरुमा व्यवसाय दर्ता भएको कार्यालय/विभाग (जस्तै: कम्पनी रजिष्ट्रारको कार्यालय/वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग/घरेलु तथा साना उद्योग कार्यालय/सम्बन्धित वडा कार्यालय) बाट व्यावसाय बन्द भएको सिफारिसको फोटोकपी,
- व्यावसायिक स्थायीलेखा नं. प्रमाणपत्रको फोटोकपी,
- अन्तःशुल्क बन्दको लागि निवेदन,
- निवेदनमा रु. १० को टिकट टाँस गरी कक्ष नं. १०१ मा तोक लगाउने,
- कक्ष नं. १०० मा दर्ता गराउने,
- संकलन शाखा कक्ष नं. ११० बाट बाँकी बक्यौता रहे नरहेको लेखाउने,
- बाँकी सेवा कक्ष नं. १०३ वा १०४ वा १०५ मध्ये कुनै एक खाली कक्ष बाट लिने।

## ख. भ्याट दर्ता खारेजी गर्ने प्रक्रिया:

- बन्द गर्ने मिति सम्मको सम्पूर्ण भ्याट विवरण आन्तरिक राजस्व विभागको वेवसाईट मार्फत दाखिला गरिसकेको हुनुपर्ने,
- सुरुमा व्यवसाय दर्ता भएको कार्यालय/विभाग (जस्तै: कम्पनी रजिष्ट्रारको कार्यालय/वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग/घरेलु तथा साना उद्योग कार्यालय/सम्बन्धित वडा कार्यालय) बाट व्यावसाय बन्द भएको सिफारिसको फोटोकपी,
- व्यावसायिक स्थायीलेखा नं. प्रमाणपत्रको फोटोकपी,
- मुल्य अभिवृद्धि कर (VAT) बन्दको लागि Taxpayer portal बाट VAT को Close of business (अनुसूची -११) प्रविष्टी भएको निस्सा (Submission number सहित) पेश गर्ने,
- कक्ष नं. १०० बाट मुल्य अभिवृद्धि कर (VAT) बन्दको निवेदन लिई विवरण भर्ने,
- निवेदनमा रु. १० को टिकट टाँस गरी कक्ष नं. १०१ मा तोक लगाउने,
- कक्ष नं. १०० मा दर्ता गराउने,
- संकलन शाखा कक्ष नं. ११० वा ११२ बाट बाँकी बक्यौता रहे नरहेको लेखाउने,
- कक्ष नं. १०१ मा IT Close of business को Submission number भेरिफाई गराउने,
- कार्यालय प्रमुखको कक्ष नं. २०१ बाट तोक लगाई कर परीक्षण शाखामा फाईल पेश गर्ने।

## ग. आयकर दर्ता खारेजी गर्ने प्रक्रिया:

- बन्द गर्ने मिति सम्मको सम्पूर्ण आय विवरण आन्तरिक राजस्व विभागको वेवसाईट मार्फत दाखिला गरिसकेको हुनुपर्ने,

- सुरुमा व्यवसाय दर्ता भएको कार्यालय/विभाग (जस्तै: कम्पनी रजिष्ट्रारको कार्यालय/वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग/घरेलु तथा साना उद्योग कार्यालय/सम्बन्धित वडा कार्यालय) बाट व्यावसाय बन्द भएको सिफारिस,
- व्यावसायिक स्थायीलेखा नं. प्रमाणपत्रको सक्कल प्रति (Original Copy),
- आयकर (Income Tax) बन्दको लागि Taxpayer portal बाट Income Tax को Close of business प्रविष्टी भएको निस्सा (Submission number सहित) पेश गर्ने,
- निवेदनमा रु. १० को टिकट टाँस गरी कक्ष नं. १०१ मा तोक लगाउने,
- कक्ष नं. १०० मा दर्ता गराउने,
- संकलन शाखा कक्ष नं. ११० वा ११२ बाट बाँकी बक्यौता रहे नरहेको लेखाउने,
- कक्ष नं. १०१ मा VAT Close of business को Submission number भेरिफाई गराउने,
- कार्यालय प्रमुखको कक्ष नं. २०१ बाट तोक लगाई कर परीक्षण शाखामा फाईल पेश गर्ने।

## कर चुक्ताका लागि आवश्यक कागजात तथा प्राप्त गर्ने प्रक्रिया

### क) डे ०१/डे ०२ विवरणवालाको करचुक्ताको हकमा आवश्यक कागजात/प्रक्रिया

- ✓ अनलाईन विवरण तथा सोमा देखिए बमोजिमको कर बुझाई विवरण पेश (Submit) गर्ने,
- ✓ पेश गरी भेरिफाई गरी तपसिल बमोजिम अनलाईन प्रक्रियाबाट स्वयं कर चुक्ता प्रमाण पत्र निकाल्न सकिने।

#### डे १/डे २ विवरणको हकमा अनलाईनबाट स्वयं कर चुक्ता निकाल्ने प्रक्रिया

- -www.ird.gov.np
- -करदाता पोर्टल
- -General भित्र Taxpayer Login
- -स्थायी लेखा नम्बर/प्रयोगकर्ताको नाम/पासवर्ड लेखेको सबै बक्समा PAN राख्ने
- -आफुले नभुल्ने पासवर्ड राख्ने र पासवर्ड बक्समा तपाईंले परिवर्तन गरेको नयाँ पासवर्ड राख्ने
- -KYT Update गर्ने(KYT Update गर्ने बेलामा आफ्नो सबै विवरण भरिसकेपछि अन्तिममा तपाईंको मोबाईल नं राखेर Save बटन क्लिक गरेपछि तपाईंको मोबाईलमा ४ अंकको OTP कोड आउँछ र सो कोड राखी Verify गर्ने)
- -Tax Clearance मा क्लिक गर्ने
- -Fiscal Year 2079.080 छान्ने
- -Print अप्सनमा क्लिक गरेपछि तपाईंको करचुक्ता प्रमाणपत्र देखिन्छ। अब सो करचुक्ता प्रिन्ट गर्ने वा सोलाई मोबाईलमा सेभ गरेर राख्ने।

### ख) डे ०३ विवरणको कर चुक्ताको हकमा आवश्यक कागजात र प्रक्रिया

- ✓ रु१० को हुलाक टिकट सहितको कर चुक्ताका लागि निवेदन, अनुसूची २, ५, १०, १३ सहितको आय विवरण, कर दाखिला भौचरहरू, कर परीक्षण

रिपोर्ट, e-Tds विवरण, अघिल्लो वर्षको कर चुक्ता, घरबहाल बुझाएको निस्सा, अख्तियारीना पत्र (प्रतिनिधि हो भने) आदि कागजात सहितको फाईल तयार गर्ने

- ✓ कक्ष नं. १०१ (तोक), १००(दर्ता), १०९(कर चुक्ता प्रविष्टी), १०१ (फाईल भेरिफाई) मा क्रमशः जाने
- ✓ पुनः कक्ष नं. १०१ वा १०८ बाट कर चुक्ता प्रमाण पत्र भेरिफाई, १०९(कर चुक्ता प्रिन्ट) भए पछि कक्ष नं. १०१ वा १०८ बाट हस्ताक्षर गराई कक्ष नं. १०० मा छाप लगाईसके पछि बुझिलिने।

#### ग) डे ०४ विवरणको कर चुक्ताको हकमा आवश्यक कागजात र प्रक्रिया

- ✓ कक्ष नं. १०१ बाट डे४ आय विवरण Submit तथा नपुग कर दाखिला गरि Verify गराउने
- ✓ कक्ष नं. १०० बाट कर चुक्ता निवेदनका लागि फर्म लिई आवश्यक विवरण भर्ने
- ✓ कक्ष नं. १०९ बाट कर चुक्ता प्रविष्ट गराई १०१ बाट भेरिफाई गराउने
- ✓ कक्ष नं. १०९ बाट प्रमाण पत्र प्रिन्ट गराउने
- ✓ कक्ष नं. १०० बाट छाप लगाई कर चुक्ता प्रमाण पत्र लिने

#### घ) व्यक्तिगत (Personal PAN) कर चुक्ताको हकमा आवश्यक कागजात र प्रक्रिया

- ✓ कर कट्टी भएको सम्बन्धी कार्यालय/रोजगारदाताको पत्र र आफ्नो कर कट्टी भएको e-Tds विवरण राख्ने
- ✓ कक्ष नं. १०० बाट व्यक्तिगत कर चुक्ताको लागि निवेदन फर्म भर्ने
- ✓ कक्ष नं. १०१ वा १०८ बाट तोक लगाउने
- ✓ कक्ष नं. १०९ बाट विवरण र कर दाखिला भए/नभएको भेरिफाई गराउने
- ✓ कक्ष नं. १०९ बाट कर चुक्ता प्रिन्ट गराई कक्ष नं. १०० मा गई छाप लगाई कर चुक्ता प्रमाण पत्र लिने

## अन्तःशुल्क इजाजत पत्र दर्ता/नविकरण गर्ने प्रक्रिया

### १. नयाँ अन्तःशुल्क इजाजत पत्र दर्ताको लागि

- कक्ष नं. १०३ वा १०४ वा १०५ बाट सूतिजन्य/मदिराजन्य कुन कारोबार गर्ने हो र सोको कति राजस्व दाखिला गर्नुपर्छ भन्ने बारे जानकारी लिने,
- एभरेष्ट बैंकको काउन्टर कक्ष नं. १११ मा आवश्यक राजस्व दाखिला गरी भौचर लिने,
- कक्ष नं. १०० बाट नयाँ अन्तःशुल्क दर्ताको फारम लिई सम्पूर्ण विवरण भर्ने,
- निवेदनमा रु. १० को टिकट टाँस गरी कक्ष नं. १०१ मा तोक लगाउने,
- तोक लगाएपश्चात कक्ष नं. १०० मा गई निवेदन दर्ता गराउने,
- दर्ता भएपछि पुनः कक्ष नं. १०३ वा १०४ वा १०५ मध्ये खालि कक्षमा गई बाँकी सेवा लिने।

### २. अन्तः शुल्क इजाजतपत्र नविकरण गर्नको लागि

- अन्तःशुल्क इजाजत पत्र करदाता स्वयम् अफैले आन्तरिक राजस्व विभागको वेबसाईट [www.ird.gov.np](http://www.ird.gov.np) मार्फत नविकरण गर्न सक्नेछ। स्वयम् नविकरण गर्ने प्रक्रिया तपसिल बमोजिम उल्लेख गरिएको छः

तपसिल:

१	<a href="https://ird.gov.np">https://ird.gov.np</a> मा Log in गर्ने
२	Taxpayer Portal मा Click गर्ने
३	Excise मेनु भित्र Self Renew Permit मा Click गर्ने



४	आफ्नो PAN र इजाजतपत्र नम्बर राख्ने ।
५	Register Button मा Click गर्ने । कुन कुन कारोबार गर्ने इजाजतपत्र लिएको छ र सोको लागि कति इजाजत दस्तुर लाग्दछ भन्ने सूचना देखिनेछ ।
६	बैंक छनौट गर्ने
७	Submit Button क्लिक गर्ने
८	Connect IPS मा गई दस्तुर भुक्तानी गर्ने
९	इजाजतपत्र प्रिन्ट गर्न Taxpayer Portal को General Menu भित्र Taxpayer Log in मा Click गर्ने
१०	PAN, User ID, Password राखी Log in गर्ने
११	KYT Form भर्ने बाँकी भएमा सो फाराम भर्ने । सोको लागि KYT Link मा Click गर्ने
१२	Print Excise Permit Menu मा गई इजाजतपत्र नम्बर राख्ने
१३	Search Button क्लिक गर्ने
१४	Print Icon मा Click गरी प्रिन्ट गर्ने

## संकलन शाखा

### १. भौचर संशोधन तथा बक्यौता लगत कट्टा का लागि

- कक्ष नं. ११४ वा १०८ मा गई भौचर तथा आवश्यक कागजात तयार गरि निवेदनमा तोक लगाउने,
- कक्ष नं. १०० मा गई निवेदन दर्ता गराउने,
- कक्ष नं. ११० वा ११२ मा गई सेवा लिने,

### २. बेरुजु फछ्यौतका लागि

- आवश्यक कागजात, निस्सा, प्रमाण, बेरुजु फछ्यौतका लागि निवेदन सहित कक्ष नं. १०८ मा सम्पर्क गर्ने।

## कर परिक्षण तथा अनुसन्धान शाखा

- कार्यालयबाट माग भए बमोजिमका आवश्यक कागजात/निस्सा/प्रमाण सहित सम्बन्धित समूहगत शाखामा गई सेवा लिने।

समूह क (कक्ष नं. ३०३)

समूह ख (कक्ष नं. ३०१)

समूह ग (कक्ष नं. ३०४)

### नोट:

माथि उल्लिखित सेवा वा जानकारी बाहेकका विषयका सम्बन्धमा कक्ष नं. १०० को सोधपुछमा सम्पर्क गर्नुहोला।

साथै कर सम्बन्धी विविध विषयका जानकारीका लागि

☎ Telephone No: 01-4533014, website: <https://ird.gov.np/branch/iro-thamel>

Facebook Page: Inland Revenue Office Thamel